

उपेक्षित उष्ण प्रदेशिय रोगहरुको स्थिति र विवरण



कपिलवस्तु नगरपालिका
कपिलवस्तु
लुम्बिनी प्रदेश
२०८१

शुभकामना मन्त्रव्य

नेपाल संघिय शासन प्रणालीमा परिणत भए संगै नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकहरुलाई निःशूल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्थापित गरिसकेको छ । यद्यपि हाम्रा धेरै नागरिकहरु विशेष गरी कुष्ठरोग, हात्तिपाइले, , डेंगी, सर्पदंश आदि जस्ता उपेक्षित उष्ण प्रदेशिय रोगहरुबाट प्रभावित भैरहका छन् । विशेष गरी कुष्ठरोग र हात्तिपाइले प्रभावितहरु आफै, परिवार र समाजबाट हुने लाञ्छलना तथा भेदभावका साथै प्रयाप्त जानकारी नहुनुका कारण समाजमा यी रोगहरु लुकाउने र उपचारमा नआउनाले भित्र भित्रै फैलने दर उच्च हुने सम्भावना पनि त्यतिकै छ । यसै सन्दर्भमा यस पालिकाको वेवसाइटमा उपेक्षित उष्ण प्रदेशिय रोगहरुको स्थिति र विवरण सहितको प्रोफाइल प्रकाशन गरिएको छ । यस प्रोफाइलबाट आम समुदायका व्यक्तिहरुले उपेक्षित उष्ण प्रदेशिय १० वटा रोगहरुको विगत ३ बर्षको तथ्यांकगत विश्लेषणका साथै जनचेतना मूलक जानकारीहरु प्राप्त गर्नेछन् । जसले आगामी दिनहरुमा यस्ता प्रकारका रोगहरुबाट सचेत बनाई प्रकोप दरमा समेत कमि ल्याउने विश्वास गरेको छु ।

अन्त्यमा उपेक्षित उष्ण प्रदेशिय रोगहरुको स्थिति र विवरण २०८१ प्रकाशन गर्न उल्लेखनिय भूमिका निर्वाह गर्ने स्वास्थ्य शाखा र प्राविधिक सहयोग/सहकार्य गर्ने फेयरमेड फाउण्डेशन नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रको साभेदारीमा संचालित आधाभूत स्वास्थ्य परियोजना तथा सबै सरोकारवाहरु प्रति हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु ।

नगर प्रमुख

उपेक्षित उष्ण प्रदेशीय रोगहरूको स्थिति र विवरण
कपिलवस्तु नगरपालिका
कपिलवस्तु
लुम्बिनी प्रदेश
२०८१

कपिलवस्तु नगरपालिको संक्षिप्त परिचय:

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिसेम्बर ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिसेम्बर ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ। २०३९ सालमा तौलिहवा गाउँ पञ्चायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउँ पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउँ पञ्चायतको केहि भूभाग समेटिएको थियो। साविकमा १४ वडा रहेको यस नगरपालिका नेपाल सरकारको मिति २०७१/०७/२१ को निर्णयानुसार साविकको गोटीहावा गा.प. र तिलौराकोट गा.प. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो। स्थानीय तहको पुनर्संरचनासंगै साविकको धरमपनिया, दोहनी, जहदी, निमिलहवा र सौराहा गा.वि.स. समावेश भएका छन्। हाल कपिलवस्तु नगरपालिका १२ वार्ड कायम भई १३६.९९ वर्ग कि.मि. क्षेत्रफल अगोट्टेको छ। पूर्वमा मायादेवी गा.पा. र बाणगांगा गा.पा. पश्चिममा महाराजगंज र बुद्धभुमी न.पा. उत्तरमा बुद्धभुमी र बाणगांगा न.पा. दक्षिणमा यशोधरा र मायादेवी गा.पा. रहेका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तु नगरपालिकामा जम्मा घरधुरी संख्या १२८७१ र परिवार संख्या १५५५५ रहेको छ, भने जम्मा जनसंख्या ८९९६९ रहेकोमा पुरुषको संख्या ४४५०५ र महिलाको संख्या ४५४६४ रहेको छ।

उपेक्षित उष्ण प्रदेशीय रोगहरू
परिचय

उपेक्षित भन्नाले सामान्यतः वास्ता नगरिएको, हेला गरिएको भन्ने बुझिन्छ। यी रोगहरूलाई उपेक्षित भन्नुका कारण संसारभर नै यी रोगहरूको सम्बन्ध गरीबीसँग छ, र अन्य रोगहरू जत्तिकै ध्यान दिइएको छैन। यीरोगहरूको भार गरीबीको रेखामुनी रहेका मानिसहरूमा देखिनुका साथै राजनीतिक प्रतिबद्धता कम भएका कारण जनस्वास्थ्यका हिसाबले प्राथमिकता प्राप्त गर्न नसकेको अवस्था छ। यी रोगहरूको सही तथ्याङ्को अभाव तथा नामका कारण पनि छाँयामा परेको पाइएको छ।

उष्ण प्रदेशीय रोगहरू उष्ण र उप-उष्ण क्षेत्रमा रहेका १४९ देशहरूबाट प्रतिवेदन गरिएका सरूप रोगहरूको ठूलो समूह हो जसका कारण वर्षेनी दश करोड भन्दा बढी मानिसहरूलाई असर गरेको छ, र लाखौं डलरको आर्थिक भार सिर्जना गरेको छ। गरीबीको अवस्थामा रहेका मानिसहरू, वातावरणीय सरसफाईको अवस्थासन्तोषजनक नभएका स्थानहरूमा वस्ने मानिसहरू यी रोगहरूको चपेटामा परेका छन्। सङ्क्रमित भेक्टर, घर-पालुवा जनावर तथा समदायमा पाईने अन्य जीव-जन्तुसँगको हाम्रो नजिकको सम्बन्धका कारण पनि यस रोगको जोखिम बढेको छ। विश्व स्वास्थ्य सङ्गठनले दीगो विकास लक्ष्य प्राप्त गर्न उपेक्षित उष्ण-प्रदेशीय रोगहरूको अन्त्य गर्न २०२१-२०३० मार्ग चित्र कोरेको छ। उपेक्षित उष्ण प्रदेशीय रोगहरू (NTDs) गरीबहरूको पुरानो रोग हो जसले विश्वका एक अर्ब भन्दा बढी मानिसहरूमा सामाजिक र आर्थिक ठूलो बोझ थपेको छ।

मुख्यतः उष्ण प्रदेशीय र उप-उष्ण प्रदेशीय क्षेत्रहरूमा बसोबास गर्ने सीमान्तकृत समुदायहरू यस रोगबाट पीडित छन्। प्रस्तुत मार्गनिर्देशनले रोग विशेष र क्रस-कटिङ् लक्ष्य तथा रणनीतिहरूको रूपरेखा तयार गरेको छ, र सम्पूर्ण उपेक्षितउष्ण प्रदेशीय रोगहरूले समुदायको आवाजलाई प्रतिनिधित्व गरेको छ। दीगो विकास लक्ष्यहरू प्राप्त गर्न उपेक्षाको अन्त्य गरौं भन्ने नारा दिइएको छ। विश्व स्वास्थ्य सङ्घठनले २०१७ मा सूचीकृत गरेका २० वटा उपेक्षित उष्ण-प्रदेशीय रोगहरू मध्य :

नेपालमा पाइएका उपेक्षित उष्ण-प्रदेशीय रोगहरू तल उल्लेख गरिएको छ।



१. कुष्ठ-रोग
२. हातीपाइले
३. जुका
४. डेगी र चिकनगुनिया
५. रेविज
६. सर्पदंश
७. लुतो
८. कालाजार
९. फित्ते-जुका
१०. खस्मे रोग (ट्रकोमा)
११. माइसेटोमा

१. कुष्ठरोग

१.१ परिचय

कुष्ठरोग एउटा दीर्घ रोग हो। प्रायः यो कम सङ्क्रामक रोग भित्र पर्दछ। यो माईकोव्याक्टेरियम लेप्रे (Mycobacterium Leprae) नामक किटाणुले गराउँछ। यसले छाला तथा हात-खटुटाको स्नायुलाई असर गर्दछ। मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगको किटाणुविरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर भएमा साधारणतया २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक लक्षण तथा चिह्नहरू देखा पर्न सक्छन्।

१.२ कुष्ठरोग सर्वे तरिका

हरेक मानिसको शरीरमा कुनै पनि सरुवा रोगको विरुद्ध लड्ने शक्ति हुन्छ। त्यस्तो शक्तिले शरीर भित्र पसेका रोगका कीटाणहरूलाई नष्टपारी रोग लाग्नबाट बचाउँछ। अध्ययन अनुसन्धानबाट के थाहा पाइएको छ भने ९५% मानिसहरूमा कुष्ठरोगसँग लड्ने क्षमता बलियो हुन्छ। कुष्ठरोग लागेका तर उपचारमा आइसकेका व्यक्तिबाट अरुलाई यो रोग सदैन किनकि यो रोगको एक मात्रा औषधीको सेवनले नै किटाणुनिष्क्रिय भई अरुलाई सदैन। यो रोग उपचार शुरु नगरेका कुष्ठ-रोगका विरामीबाट मात्र अरुलाई सर्व सकदछ। यो रोग मुख्यतया श्वास प्रश्वासको माध्यमबाट सर्दछ। धेरैकिटाणु भएको र उपचार नगरेको विरामीले श्वास फेर्दा वा हाढ्यु गर्दा कुष्ठ-रोगका किटाणहरू विरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले सास लिँदा उसको शरीरमा प्रवेश गर्दछन्। भीड-भाड वा धेरै मान्छे एकै ठाउँमा बस्ने, सुल्ने गरेमा यो रोग सर्व सम्भावना बढी हुन्छ।

१.३ कुष्ठरोगमा देखिने लक्षण तथा चिह्नहरू

- छालामा रातो वा फुस्रो दाग भएको देखा पर्नु
- दाग भएको ठाउँमा चेतना शक्ति हराउनु
- अनुहारको छाला बाक्लो हुनु वा चम्किनु
- हात-खटुटा भमभमाउनु, मांसपेशीमा कमजोरी आउनु, स्नायु सुनिनु, दुख्नु, खुट्टा सुनिनु, नदुख्ने घाउ (Ulcer) हुनु,
- आखाको मांसपेशीमा कमजोरी आउनु, आखाँ बन्द गर्न नसक्नु, आँखी भौं भर्नु
- कानको लोती बाक्लो हुनु वा गिर्खा आउनु
- शरीरमा गिर्खाहरू देखा पर्नु
- कहिलेकाहिं विरामीले कुष्ठ रोगमा देखिने प्रतिक्रिया (reaction) १ वा २ का लक्षणहरू सहित आउनसक्छन् (यस अवस्थामा गलत निदान हुने सम्भावना प्रवल हुन सक्छ), यस्ता लक्षणहरू लिएर आएमा शङ्खा गर्नु पर्दछ,


१.४ कुष्ठरोगको निदान

तलका तीनवटा मुख्य चिह्न (Cardinal Sign) मध्ये कुनै एक वटा चिह्न देखिएमा कुष्ठरोगको निदान गर्नसकिन्दै।

- छालामा रातो वा फुस्रो दाग देखा पर्नु र दागमा स्पर्शशक्ति हराउनु
- स्नायु (Peripheral Nerve) सुन्निएर सम्बन्धित स्नायुबाट संचालित भागहरूमा कार्यक्षमतामा हास आउनु (स्पर्श शक्ति हराएमा वा मांशपेशी कमजोर भएमा)
- छालाको (Slit Skin Smear) जाँच गर्दा कुष्ठरोगका किटाण देखा परेमा

१.५ कपिलवस्तु नगरपालिकामा कुष्ठरोगको इपिडेमियोलोजी तथा कुष्ठरोगका सुचकहरूको तुलनात्मक स्थिति


१.५.१ रजिष्ट प्रिभेलेन्स (प्रकोप) दर (प्रति १०००० जनसंख्यामा) तुलनात्मक स्थिति



स्रोत: DHIS2

विगत तीन वर्षको तथ्यांकका आधारमा हेर्दा कुष्ठरोगको प्रकोप दर (प्रति १०००० जनसंख्यामा) समग्रमा हेर्दा बढेको पाइन्छ । लुम्बिनी प्रदेशको आ.व. २०७८/०७९ = १.१४, आ.व. २०७९/०८० = १.०८, आ.व. २०८०/०८१ = १.२ रहेको छ । त्यसैरी कपिलवस्तु जिल्लाको अवस्था हेर्दा आ.व. २०७८/०७९ = १.७६, आ.व. २०७९/०८० = २.३९, आ.व. २०८०/०८१ = २.७ रहेको छ भने कपिलवस्तु नपगरपालिकामा भने आ.व. २०७८/०७९ = ०.८८, आ.व. २०७९/०८० = १.१८, आ.व. २०८०/०८१ = १.४२ कुष्ठरोगको प्रकोप दर (प्रति १०००० जनसंख्यामा) रहेको तथ्यांकले देखाएको छ ।

१.५.२ कपिलवस्तु नगरपालिकाको ३ वर्षको कुष्ठरोगको तथ्यांक



स्रोत: कपिलवस्तु नगरपालिका, स्वास्थ्य शाखा, DHIS2

कपिलवस्तु नगरपालिकाको गत तीन वर्षको तथ्यांक हेर्दा नयाँ कुष्ठरोग विरामी पत्ता लाग्ने हरेक आ.व.मा बढेको देखिन्छ । माथिको तथ्यांकलाई हेर्दा आ.व. २०७६।०७९ = ८.७४ प्रतिशत, आ.व. २०७८।०८० = १४.८५ प्रतिशत, आ.व. २०८०।०८१ = १४.२२ प्रतिशत रहेको देखिन्छ ।

तीन वर्षको तथ्यांकका आधारमा हेर्दा कुष्ठरोगको नयाँ विरामीको संख्या पनि हरेक आ.व.मा बढेको देखिन्छ । । माथिको तथ्यांकलाई हेर्दा आ.व. २०७६।०७९ = ८ जना, आ.व. २०७८।०८० = ११ जना , आ.व. २०८०।०८१ = १३ जना रहेकोमा जस मध्ये । आ.व. २०७६।०७९ = ३८ प्रतिशत, आ.व. २०७८।०८० = ४५ प्रतिशत, आ.व. २०८०।०८१ = ४६ प्रतिशत महिला अनुपात देखिएको छ । त्यसै गरी कुष्ठरोग प्रकोप दर प्रति १० हजारमा माथिको तथ्यांकलाई हेर्दा आ.व. २०७६।०७९ = ०.८८ प्रतिशत, आ.व. २०७८।०८० = १.१८ प्रतिशत, आ.व. २०८०।०८१ = १.४२ प्रतिशत रहेको छ ।

१.५.३ आर्थिक वर्ष २०८०/०८१ कुष्ठरोगका सूचकहरूको स्वास्थ्य संस्था अन्तर्गतको तुलानन्तमक स्थिति

वार्ड नं	स्वास्थ्य चौकी	नयाँ विरामी पत्ता लाग्ने दर	रजिस्टर प्रिभेलेन्स दर प्रति १००००	नयाँ विरामी को संख्या	नयाँ विरामी मा महिला अनुपात	नयाँ विरामी मा बच्चा अनुपात	नयाँ विरामीमा एम बी प्रतिशत
१	आधारभूत स्वा. से. केन्द्र १	०	०	०	०	०	०
२	आधारभूत स्वा. से. केन्द्र २	१२.३	१.२३	१	०	१००	१००
३	आधारभूत स्वा. से. केन्द्र ३	९.०१	०.९	१	१००	०	१००
४	आधारभूत स्वा. से. केन्द्र ४	२५.३	२.५३	२	५०	०	१००
५	गोटिहवा स्वास्थ्य चौकी	१७	१.६९	१	१००	०	१००
६	तिलौराकोट स्वास्थ्य चौकी	९.७२	०.९७	१	०	०	१००
७	धरमपनिया स्वास्थ्य चौकी	०	०	०	०	०	०
८	दोहनी स्वास्थ्य चौकी	२३.९	२.३९	२	०	०	१००
९	निलिहवा स्वास्थ्य चौकी	३१.१	३.११	२	१००	०	१००
१०	आधारभूत स्वा. से. केन्द्र १०	०	०	०	०	०	०
११	जहदी स्वास्थ्य चौकी	२६.२	२.६१	२	५०	०	१००
१२	सौरहा स्वास्थ्य चौकी	२०.५	२.०५	१	०	०	०

स्रोत: कपिलवस्तु नगरपालिका, स्वास्थ्य शाखा, DHIS2

२. हातीपाइले (Lymphatic Filariasis)

२.१ परिचय

हातीपाइले क्युलेक्स जातको सङ्क्रमित पोथी लाम्खुटेको टोकाइबाट सर्वे सरूवा रोग हो । हातीपाइले उचेरेरिया ब्याडकफटी नामको परजीवीबाट हुन्छ । यो मसिनो धागो जस्तो हुन्छ । यस रोगले मानिसको लसिका प्रणाली (Lymphatic System) मा असर गर्दछ, जसका कारण शरीरका विभिन्न अङ्गहरू अस्वभाविक रूपमा बढ़ि हुने गर्दछन् । यस रोगको कारण पटक पटक हात-खुटामा दुखाइ भइरहन्छ । पछि गएर अपाङ्गता हुने सम्भावना रहन्छ । जसको कारण सामाजिक लान्छना र भेदभाव सहनु पर्ने हुन्छ । विश्वका ७२ जोखिम देशहरू मध्ये ४९ देशहरूमा बसोबास गर्ने भण्डै ८४ करोड मानिसहरू अझै यस रोगको जोखिममा रहेका छन् । सुरक्षित औषधीको सेवनले यस रोगको जोखिमलाई घटाउन सकिन्छ । औषधीको सेवन पश्चात २३ देशमा बसोबास गर्ने लगभग ६० करोड मानिसहरू यस रोगको जोखिमबाट सुरक्षित भइसकेका छन् । संसारका ७२ मध्ये २१ संक्रमित देशहरूले आम औषधी सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

२.२ हातीपाइले रोगका लक्षण तथा चिह्नहरू

१. लक्षण बिनाका अवस्था (Asymptomatic microfilaremia)

२. लक्षण सहितको चिह्नहरू (Symptomatic microfilaremia)

३. दीर्घ अवस्था (Chronic Manifestations)

२.२.१. लक्षण बिनाका अवस्था (Asymptomatic microfilaremia)

- प्राय मानिसमा लक्षण नै नदेखिने हुन्छ,
- माइक्रो-फाइलेरिया सङ्क्रमित व्यक्तिको रगतमा देखा पर्छ,
- अल्ट्रा-साउन्डमा लिम्फ ग्रन्थीहरू सुनिन्नेको वा जुकाको पोको देखिन्छ,
- अण्डकोषको अल्ट्रासाउण्ड गर्दा माइक्रो-फाइलेरिया नाचेको जस्तो देखिन्छ जसलाई Filarial dance sign पनि भनिन्छ ।

२.२.२. रलक्षण सहितको चिह्नहरू (Symptomatic microfilaremia)

एकासि देखापर्ने लक्षणहरू

- उच्च ज्वरो आउनु, लिम्फ ग्रन्थी रातो हुनु, सुनिन्नु
- अण्डकोष सुनिन्नु

पटक पटक देखिने लक्षणहरू:

- अण्ड-कोष सुनिन्नु
- खटुटा सुनिन्नु, गुप्ताङ्ग सुनिन्नु, स्तन सुनिन्नु
- Tropical Pulmonary Eosinophilic Syndrome
- इस्नोफिल धेरै बढ्नु, हल्का ज्वरो आउनु, दम बढ्नु, फोक्सोको दीर्घ रोगी हुनु

२.२.३. दीर्घ अवस्था (Chronic Manifestations)

शरीरमा भएका जुकाको कारणले गर्दा प्रतिक्रिया भइ सुनिन्नेको बढ्दै जानुका साथैकिटाणुहरूको संक्रमणको कारणले भन भन सुनिने बढ्दै जान्छ । पटक पटक सुनिने गर्दा छाला बाक्लो हुदै जान्छ । पटक पटक क्षतिका कारणले गर्दा खुट्टाहरू भन भन सुनिन्दै जान्छ जुन हातीको खुट्टा जस्तै हुन्छ त्यस्तै पुरुषको अण्डकोष सुनिन्दै जान्छ ।

- हात वा खुट्टा सुन्निनु प्रायः तल्लो खुट्टा सुन्निन्छ, कहिलेकाही हात पनि सुन्निन्छ, विरलै दुइवटै हातखुट्टासुन्निन्छ
- गुप्ताङ्ग र स्तनमा असर गर्छ र विस्तारै सुन्निदै जान्छशुरुवाती अवस्थामा छाला नरम हुन्छ र थिच्दा खाल्टो पर्छ, पछि गएर छाला बाक्लो हुन थाल्छ र थिच्दा खाल्टो पर्दैन।
- छाला दोब्रिनु, गिर्खा देखा पर्नु र मुसो पलाउनु र
- घाउहरू निको नहुनु।
- पिसावमा सेतो दूध जस्तो देखा पर्नु

२.३ निदान, उपचार र रोकथाम

Filarial lymphedema एकिन गर्ने तरिका

- MicroscopyM Detection of Microfilariae – collect blood between 10pm to 2am
- Immunochromatic test cards -high sensitivity
- Immunochromatic test -ICT
- Filariasis Test Strip -FTS
- UltrasoundM æ filarial dance signÆ in intra-scrotal lymphatic vessels -too low sensitivity

२.४ उपचार तथा व्यवस्थापन

बिरामी भएमा (Case based_M Diethylcarbamazine Citrate -DEC_ and Albendazole-ALB_

- DEC ± ALBM -Single dose_
- DECM 6mg/kg for 12 days


शत्य-चिकित्साबाट गरिने उपचार (Surgical corrections)

- हाईड्रोशिल: शत्यक्रिया गर्दा पूर्ण रूपमा निको हुन्छ। अस्पतालमा यसको उपचार निःशुल्क गरिन्छ र
- लिम्फोडेमा: कस्मेटिक शत्यक्रिया वा सूक्ष्म शत्यक्रिया गर्दा उपलब्धी एकदमै कम हुन्छ।

२.५ कपिलवस्तु नगरपालिकामको हात्तीपाइलेको इपिडेमियोलोजी तथा वर्तमान अवस्था

२.५.१ कपिलवस्तु नगरपालिकाको हात्तीपाइले विरुद्धको आम औषधि सेवनको अवस्था

विगत १६ बर्षदेखि कपिलवस्तु जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधि सेवान अभियान संचालन भएता पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन। सन् २०२३ मा भएको EMS (Epidemiological Monitoring Survey) कपिलवस्तुमा प्रति १० हजारमा १ प्रतिशतभन्दा कम प्रकोपदर हुनु पर्नेमा कपिलवस्तु जिल्लामा भने १.४८ प्रतिशत प्रकोपदर रहेको छ (शिवराज नगरपालिकामा २.४८ प्रतिशत, कृष्णनगर नगरपालिकामा १.६२ प्रतिशत, महाराजगंज नगरपालिकामा ०.३२ प्रतिशत र वाणगंगा नगरपालिकामा शून्य प्रतिशत)।



स्रोत: जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, कपिलवस्तु नगरपालिका, स्वास्थ्य शाखा

गत तीन वर्षको हातिपाइले विरुद्धको आम औषधि सेवन अभियानको तत्थांकको आधारमा आ.व. २०७८।०७९ मा ७५ प्रतिशत, आ.व. २०७९।८० मा ८८ प्रतिशत रहेको थियो भने आ.व. २०८०।०८१ मा ८३.२ प्रतिशतले आम औषधि सेवन गरेको तत्थांक रहेको छ ।

२.५.२ विभिन्न स्वास्थ्य संस्थाहरु अन्तर्गत हातिपाइले प्रभावितको वर्तमान अवस्था

वार्ड नं	स्वास्थ्य चौकी	खुट्टा, हात सुन्निने र लिम्फेडेमा	हाइड्रोसेल /स्तन सुन्निने	दुबै	सामान्य	मध्यम	जटिल	जम्मा	जम्मा पुरुष	जम्मा महिला
१	आधारभूत स्वा. से. केन्द्र १	२०	२४	०	२९	१३	२	४४	३२	१२
२	आधारभूत स्वा. से. केन्द्र २	८	१२	०	२०	०	०	२०	१३	७
३	आधारभूत स्वा. से. केन्द्र ३	१२	११	१	१९	३	२	२४	१५	९
४	आधारभूत स्वा. से. केन्द्र ४	४१	११	३	५५	०	०	५५	३८	१७
५	गोटिहवा स्वास्थ्य चौकी	१	०	०	१	०	०	१	०	१
६	तिलौराकोट स्वास्थ्य चौकी	५	१४	०	५	१४	०	१९	१६	३
७	धरमपनिया स्वास्थ्य चौकी	७	१२	०	१८	१	०	१९	१४	५
८	दोहनी स्वास्थ्य चौकी	६	१६	०	१७	४	०	२२	१८	४
९	निलिहवा स्वास्थ्य चौकी	३	२२	०	२०	५	०	२५	२२	३
१०	आधारभूत स्वा. से. केन्द्र १०	१०	५	०	०	१५	०	१५	१३	२
११	जहदी स्वास्थ्य चौकी	२१	१०	०	३	२६	२	३१	२७	४
१२	सौरहा स्वास्थ्य चौकी	१	११	०	११	१	०	११	११	०
जम्मा		१३५	१४८	४	१९८	८२	६	२८६	२१९	६७

स्रोत: कपिलवस्तु नगरपालिका, स्वास्थ्य शाखा

आ.व. २०७९।०८० मा हातिपाइलेको आम औषधि सेवन पश्चात स्वास्थ्य कार्यालय कपिलवस्तुले संचालन गरको हातिपाइले रोग व्यवस्थापन तथा अपांगत न्यूनिकरण नक्षांकनका आधारमा कपिलवस्तु नगरपालिकामा जम्मा २८६ जना (१३५ जना हात तथा खुट्टा सुन्निएका, १४८ जना हाइड्रोशिल भएका) त्यस मध्ये १९८ जना सामान्य असर देखिएका, ८२ जना मध्यम असर देखिएका र ४ जनामा गम्भीर असर देखिएका विरामीहरुको तत्थांक रहेको छ । यि २८६ जना प्रभावित व्यक्तिहरुको तत्थांकबाट १० प्रतिशत केश लिई प्रमाणिकरण गर्दा ९२ प्रतिशतमा हातिपाइले भएको पुष्टि भएको छ ।

३. जुका (Soil-Transmitted Helminths)

३.१ परिचय

विभिन्न प्रजातिका परजीवीकारण जुकाको सङ्क्रमण हुन्छ। सरसफाईको अवस्था राम्रो नभएका स्थानहरूमा सङ्क्रमित मानिसको दिसामा पाईने जुकाका अण्डाहरूबाट सङ्क्रमण हुन्छ। संसार भरमा वर्षेनी भण्डै १५ करोड मानिसहरूमा जुकाको सङ्क्रमण पाईएको छ। जुकाको संक्रमण भएका बाल-बालिकाहरू कुपोषितहुनुका साथै शारीरिक रूपमा समेत कमजोर हुन्छन। सरसफाईको व्यवस्थापनमा सुधार ल्याउन सकेमा र उचित किसिमको स्वास्थ्य शिक्षा प्रदान गर्न सकेमा जुकाको संक्रमणबाट बाच्न सकिन्छ। संक्रमण भई हालेमा पनि सुरक्षित र प्रभावकारी औषधीबाट उपचार गर्न सकिन्छ।

३.२ जुका सर्वे तरिका:

- सङ्क्रमित मानिसले दिसा गर्दा दिसा संगैनिस्कने अण्डाहरूको सम्पर्कबाट अर्को व्यक्तिमा सर्दछ।
- बयस्क जुकाहरू मानिसको आन्द्रामा बस्दछन र हरेक दिन हजारौं अण्डा पार्दछन, खुल्ला रूपमा दिसागर्ने स्थानहरूमा दिसा सँगै निस्केका अण्डाहरू माटोमा मिसिन पुर्छन र ती अण्डाहरू १ वर्ष सम्ममाटोमा बाँच्न सक्छन।
- राम्रोसंग सफा नगरिएको तथा नपकाईएको सागपातको सेवन बाट पनि संक्रमण हुनसक्छ।
- दुषित पानी पिउनाले पनि सङ्क्रमण हुनसक्छ।
- माटोमा जुकाका फुलहरू हुनसक्ने हुनाले साना बालबालिकाहरू माटोमा खेल्दा, हातखुट्टा सफा नगरी खाँदा, मुखमा अण्डाहरू पग्नेर सङ्क्रमित हुन सक्छन्।
- अडकुसे जुकाका अण्डाहरू माटोमैलार्भाको रूपमा विकसित हुन्छन, खाली खुट्टा हिंडदा यिनीहरू छाला छेँडेरै मानिसको शरीरमा प्रवेश गर्न सक्दछन।

३.३ जुकाको लक्षण तथा चिह्नहरू:


- वाकवाकी लाग्नु, वान्ता हुनु
- पेट दुख्नु, पेट सुनिन
- खाना रुची नहुनु
- कमजोरी महशुस गर्नु
- अनुहार फुस्रो देख्नु
- थकाई महशुस गर्नु
- शरीर चिलाउनु

३.४ जोखिममा रहेका समूहहरू:

- बालबालिकाहरू, बुढाबुढीहरू, प्रजनन् उमेरका महिलाहरू, जोखिमपूर्ण काममा संलग्न बयस्कहरू जस्तै: कृषि मजदुरहरू र कृषकहरू

३.५ कपिलवस्तु नगरपालिकाको विगत ३ वर्षको जुकाको विरामीहरुको अवस्था

ओ.पि.डी.मा आउने जुकाका विरामीहरुको संख्या



स्रोत: कपिलवस्तु नगरपालिका, स्वास्थ्य शाखा, **DHIS2**

विगत तीन वर्षको तथ्यांकका आधारमा हेर्दा जुकाको विरामीको संख्या लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला र कपिलवस्तु नगरपालिकाको पहिलो आ.व को तुलनामा दोस्रो आ.व.मा घटेता पनि तेस्रो आ.व.मा भने बढेको देखिन्छ । लुम्बिनी प्रदेशको अवस्था हेर्दा आ.व. २०७६/०७९ = ५५७६५ जना, आ.व. २०७९/८० = ५४९७२ जना, आ.व. २०८०/०८१ = ५६३७८ जना रहेको तत्थ्यांकले देखाउँछ । त्यसैरी कपिलवस्तु जिल्लाको अवस्था हेर्दा आ.व. २०७६/०७९ = ५६७५ जना, आ.व. २०७९/८० = ५४७९ जना, आ.व. २०८०/०८१ = ६४६५ जनामा जुकाको विरामी रहेकोमा कपिलवस्तु नगरपालिकामा भने आ.व. २०७६/०७९ = ३३१ जना, आ.व. २०७९/८० = १८६ जना, आ.व. २०८०/०८१ = २९४ जना रहेको तत्थ्यांकले देखाउँछ

कपिलवस्तु नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था तह अन्तर्गत विश्लेषण गर्दा आर्थिक बर्ष २०८०।०८१
मा रिपोर्ट गरिएका जुकाका विरामीहरुको स्वास्थ्य संस्था अनुसारको विवरण निम्न अनुसार रहेको छ ।

संकेत	स्वास्थ्य संस्था	२०७८ /२०७९	२०७९ /२०८०	२०८० /२०८१
ओ.पि.डी.मा आउने जुकाका विरामीहरुको संख्या	आधारभूत स्वा. से. केन्द्र १	०	०	०
	आधारभूत स्वा. से. केन्द्र २	१	१५	१५
	आधारभूत स्वा. से. केन्द्र ३	५६	३४	१८
	आधारभूत स्वा. से. केन्द्र ४	०	०	४७
	गोटिहवा स्वास्थ्य चौकी	२६	३१	२०
	तिलौराकोट स्वास्थ्य चौकी	६७	१८	३०
	धरमपनिया स्वास्थ्य चौकी	४२	११	६
	दोहनी स्वास्थ्य चौकी	७४	०	७४
	निलिहवा स्वास्थ्य चौकी	३२	५५	६७
	आधारभूत स्वा. से. केन्द्र १०	०	०	०
जहादी स्वास्थ्य चौकी		२६	२२	१७
सौरहा स्वास्थ्य चौकी		७	०	०
जम्मा		३३१	१८६	२९४

स्रोत: कपिलवस्तु नगरपालिका, स्वास्थ्य शाखा, **DHIS2**

४. रेविज

४.१ परिचय

रेविज बौलाहा जनावरको टोकाइबाट मानिसमा सर्वे प्राण-घातक रोग हो। यो रोग लागेपछि उपचार हुँदैनतर समयमै सावधानी अपनाउन सकेमा यो रोगबाट बच्न सकिन्छ। यो रोग लिसा-भाइरस (Lyssa Virus) को कारणले हुने गर्दछ। रेविज रोग लागेको जनावरले टोकेमा वा रयाल (Saliva) माध्यमले घाउ वा चोटपटक लागेको ठाँउमा चाटेमा सर्दछ।

४.२ रेबिजका लक्षण तथा चिह्नहरू	निदानको आधार:
● ज्वरो आउनु	● विरामीलाई सोधपछ
● टाउको दख्लु	● लक्षण तथा चिह्नहरू
● टोकेको ठाउँमा दुख्ले वा भम्भमाउनु	● शारीरिक परिक्षण,
● पानी तथा हावादेखि डराउनु	● बायोप्सी
● भट्का हान्नु, मांसपेशी खुम्चिनु तथा कक्रिनु	
● आँखाको नानी ठूलो हुनु	
● पसिना बढी मात्रामा आउनु	
● रयाल बग्नु वढि मात्रामा आसँ आउनु	
● रिस उठ्नु, छटपटी लाग्नु, निरास हुनु र मरिन्छ की भन्ने डर लाग्नु	
● बेहोस हुनु वा मत्यृ हनु आदि।	

४.३ रेबिजको रोकथाम र नियन्त्रणका उपायहरू (यदि कसैलाई बौलाहा वा शङ्खास्पद कुकुर वा जङ्गली जनावरले टोक्यो भने निम्न उपायहरू अपनाउनु पर्छ)

- जनावरले टोकेको घाउलाई तुरुन तुरुन साबुन पानीले १०-१५ मिनेट सम्म राम्ररी सफा गर्ने;
- साबुन पाइएन भने पानीले मात्रै भएपनि पखाल्ने
- उपलब्ध भएमा घाउलाई ७०% ईथानल अल्कोहल वा पोभिडिन आयोडिन लगाउने
- चिकित्सकको सल्लाह बमोजिम रेवि ज विरुद्ध खोप लगाउने।

४.४ रोकथाम तथा नियन्त्रणको उपायहरू

- सचेतना कार्यक्रम
- केसहरूको सूचीकरण
- आइसोलेशन
- दुषित निवारण,
- खोप,
- प्रि-एक्सपोजर प्रोफाइल्याक्सिस,
- पोष्ट-एक्सपोजर प्रोफाइल्याक्सिस,
- स्वास्थ्यकर्मीहरूले सुरक्षाका उपायहरूको अवलम्बन

कपिलवस्तु नगरपालिकाको स्वास्थ्य शाखाको **DHIS2** को तथ्यांकका आधारमा हेदा कुकुर तथा जनावरको टोकाइका घटनाहरु निम्न अनुसार रहेको देखिन्छ ।

वार्ड नं	स्वास्थ्य चौकी	२०७८ /२०७९	२०७९ /२०८०	२०८० /२०८१
जम्मा		११५६	४२२६	२९०४

स्रोत : स्वास्थ्य शाखाको **DHIS2**

५. सर्पदंश

५.१ परिचय

सर्पदंश नेपालमा मखुय जनस्वास्थ्य समस्याको रूपमा रहेको छ, नेपालको तराई क्षेत्रमा सर्पदंशलाई ज्याने जाने एक प्रमुख समस्याको रूपमा लिन सकिन्छ । (मखुय समस्या: प्रदेश २ र लुम्बिनी प्रदेश) सन २००९ मा विश्व स्वास्थ्य सङ्गठनले नेपालमा यस समस्यालाई उपेक्षित उष्णप्रदेशीय रोगहरूको रूपमा समावेश गरेकोहो। विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य अनुरूप सन २०३० सम्म सर्पदंशका कारण हुने मत्यृ र अपाङ्गतालाई ५० प्रतिशतले कम गराउने उद्देश्य रहेको छ। यस रोगको जोखिममा कृषकहरू तथा कृषि कार्यका मजदरहरू, माछा मार्नेहरू, सपेराहरू तथा बालबालिकाहरू रहेका छन्।

५.२ सर्पदंशका लक्षण तथा चिह्नहरू

गोमन तथा करेत जस्ता सर्पहरूको विष स्नायुहरूमा असर गर्दछ र पक्षघात गराउने खालका लक्षणहरू हुन्छन् ।

- डसेको भागमा सर्पको दाँतको चिह्न देखिन सक्छ, तर सधैँ यो देखिन्छभन्ने छैन, डसेको भाग दुख्ने सुन्निने, घाउ हुने, फोका उठ्ने, नीलडाम बस्ने,
- आखाको माथिल्लो ढकनी खोल्न नसक्ने, धमिलो देख्ने एउटै वस्तु दुईवटा देख्ने आँखाको नानी ठुलो हुने र टर्चले हेदा कुनै प्रतिक्रिया नदेखाउने
- थुक निल्न गाह्नो हुने, मुखबाटर्याल बगिरहने, खाना निल्न नसक्ने, स्वाद र सुध्ने शक्ति घट्दै जाने, जिब्रो दाँत भन्दा बाहिर निकाल्न नसक्ने, मुख खोलन नसक्ने, स्वर परिवर्तन हुँदै जाने, बोल नसक्ने,
- वाकवाकी लाग्ने, बान्ता हुने, पेटदुख्ने, कमजोरी महसुस हुने, चक्कर लाग्ने,
- रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने,
- अनुहार रातो हुने, सास फेर्न गाह्नो हुने, रिंगटा लाग्ने, परिसना आउने, छाती भारी हुने, घाँटी अझ्याउन नसक्ने,
- हातखटुटा भमभमाउने, लुलो हुने र पूरै शरीरको पक्षघात हुने जस्ता लक्षणहरू देखिन्छ,
- पछिगाएर डसेको ठाँउमा सङ्कमण हुने, पाक्ने र अङ्ग नै कुहिने पनि हनुच्छ मृगौलाले काम नगर्ने हनुच्छ ।
- भाइपर जातका सर्पहरूको विषले रगत जम्ने प्रक्रियामा असर गर्ने भएकाले निम्न खालका लक्षणहरू देखा पर्दैन

- डसेको ठाँउबाटरगत बग्ने साथै गिजा, नाक, मखबाटरगत बग्ने, छालामा मसिना र ठुलाठुला राता दागहरू देखिने, रगत बान्ता हुने, खकारमा रगत देखिने, पिसाबमा रगत देखिने, मष्टिस्कमा रगत बग्ने आदि।

५.३ प्राथमिक उपचार तथा प्रेषण

- सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुने हँदा उसलाई हौसला तथा सान्त्वना दिनुपिनुर्ध्द जस्तै : तपाईंलाई सर्पले नै टोकेको नहुन पनि सकछ, सबै सर्प बिषालु हुँदैनन् तपाईंलाई डस्ने सर्पले विष नछोडेको पनि हुनसकछ, सर्पको डसाइका कारण मत्युनै भइहाल्छभन्नेत छैन,
- सर्पले टोकेपछिनदगुर्ने, टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म नचलाउने;
- हातखटुटामा टोकेको छ्वभने काम्रो लगाएर नचलाइकन राख्नुपर्छ;
- गोमन र करेतले टोकेको हो भने टोकेको भागबाटमाथि हल्का दवाब पर्नेगरी पट्टी बाँध्नुपर्छ तर एकै ठाँउमा एकदमै कसेर बाँध्नु हुँदैन। कसेर बाँध्नाले त्यसभन्दा मुनिककक भागमा रक्तसञ्चार पूरै बन्द भई उक्त भाग मर्छ; र विषका लक्षणहरू कम नभएसम्म वा स्वास्थ्य संस्थामा नपरगुनुजेल त्यो प्रेशर व्यान्डेज खोल्नुहुँदैन। सकेसम्म चाँडो विरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन् द्रमा नसुताइकन बसालेर लग्नुपुर्छ। यसो गर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने।

५.४ सर्पले डसेमा के गर्नुहुँदैन:

- दगुर्नु हुर्नु हुन (DO NOT RUN),
- चिर्ने वा प्वाल पार्ने गर्नुहुँदैन,
- बेस्सरी कसिने गरि बाँध्नु हुँदैन,
- घाउ चसुनु हुँदैन:
- कुखराको चाक टँसाएर विष निकाल्ने काम नगर्ने, थाल टँसाउने जस्ता अन्य विश्वासमा नलाग्ने, धामी भाकीकोमा नलग्ने, सपेरामाथि विश्वास नगर्ने,
- घाउमा कुनै पनि किसिमको केमिकल, मल्हम वा जडिबटी लगाउनु हैँदैन।

५.५ रोकथामका उपायहरू

सर्पदंशबाटबच्नका लागि अपनाउनपर्ने सावधानीहरू:

- सर्पलाई समाउने, जिस्काउने, मार्ने गर्नु हुँदैन र मरे जस्तो भए पनि नचलाउने;
- बालबालिकाहरूलाई सर्प आउन सक्ने ठाँउहरूबाटटाढै राख्नुर्दछ;
- सर्पदंशबाटबच्नका लागि खेत बारीमा काम गर्दा सम्भव भएसम्म शरीर ढाकिने कपडा, बुट तथा पञ्जा लगाउन सकिन्छ;
- सकेसम्म भुँझ्मा नसुत्ने, सुत्नै परेमा भुल लगाएर सुत्ने, सुत्ने ठाँउसँगै कुखराको खोर राख्नुहुँदैन किनकि साना कुखुराको शिकारका लागि सर्पहरू घरभित्र छिर्दछन्;
- घरवरिपरि सफा राख्नेघाँस काट्ने भारपात तथा कसिङ्गर हटाउने;
- घरको भयाल ढोका राम्ररी बन्द गर्ने;
- घरभित्र मुसालाई नियन्त्रण गर्ने;

- दाउरा घरभन्दा टाढा राख्ने
- राती घरबाटबाहिर निस्कदा टर्च वालेर हिड्ने वा लट्ठि लिएर ठ्याक ठ्याक गर्दै हिड्ने;
- हातलाई प्वाल भित्र वा रुखको प्वाल वा घाँस भित्र नछिराउने र
- जुत्ता वा लुगा लगाउनु अगाडी चेकजाँच गरेर मात्र लगाउने ।

कपिलवस्तु नगरपालिकाको आ.व. २०८०।०८।१ को सर्पदंशका विरामीहरुको अवस्था

रिपोर्ट गरेको संस्था	विषालु		अविषालु		मृत्यु
	पुरुष	महिला	पुरुष	महिला	
सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे	१४	९	२८	३९	१
जम्मा	१४	९	२८	३९	१

स्रोत: गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र

सर्पदंश उपचार केन्द्र, गोरुसिङ्गे कपिलवस्तुमा आ.व. २०८०।०८।१ मा कपिलवस्तु नगरपालिका अन्तर्गत सर्पको टोकाइका कारण १० जना विरामी (४२ पुरुष र ४८ महिला) गएकोमा ६७ जना विरामी अविषालु सर्पको टोकाइ भएको र २३ जना विरामी विषलु सर्पको टोकाइका विरामी उपचारका लागी गएकोमा १ जना विरामीको मृत्यु भएको तत्थ्यांकले देखाएको छ ।

६. लुतो

६.१ परिचय

लुतो छालामा लाग्ने र अत्यधिक चिलाउने एक प्रकारको सरुवा रोग हो। यो एक व्यक्ति देखि अकोव्यक्तिकोसंसर्गबाट सर्दछ। यो सबै उमेर समूहका बच्चा बुढा जो कोहीलाई पनि लाग्न सक्छ। यो सार्कोप्टेस स्क्यावी नामक परजीवीद्वारा लाग्दछ। १५ देखि २० वटा लुतोको परजीवी समस्याल्याउनका लागि पर्याप्त हनुम्भन। यसको समस्या विश्वका सबैजसो गर्मी ठाउँहरूमा देखिएको छ।

विश्वका भण्डै २० करोड मानिसहरूमा यो रोग जुनसकै समयमा पनि भरइरहने अनुमान गरिएको छ। प्राकृतिक तथा मानव सिर्जित विपदको समयमा यस रोगको महामारी फैलने सम्भावना रहन्छ।

६.२ लुतोको प्रकार

लुतोलाई दुई प्रकारले बाँडिएको छ :

१. सुके लुतो : यस्मा लुतो प्रभावित छालामा स-साना सेता दाग सोभै आँखाले देख्न सकिन्छ। यो लुतोले दिउँसोभन्दा रातमा बढी सताउँछ।

२. पकुवा लुतो: लुतो आएको ठाउँमा बढी कन्याउने गर्नाले वा अन्य जीवाणको सङ्क्रमण हुनालु लुतो भएका ठाउँमा पाकेका बिबिरा देखिन सक्छन। यस्लाई पकुवा लुतो भन्ने चलन छ।

६.३ लुतो रोग सर्वे तरिका

- लुतोको मुख्य कारण नै सार्कोप्टेस स्क्यावी नामक सूक्ष्म परजीवीको सङ्क्रमण हो,
- यिनीहरूको उपस्थिति, यसका अण्डा तथा उत्सर्जित फोहरसँग छालामा हुने एलर्जीका कारण हामीलाई चिलाएको अनुभन्नुव हनुम्भन,
- पोथी परजीवीले छालाको बाहिरी सतहभन्दा भित्र अण्डा पार्छ,
- अण्डाबाट परजीवी जन्मेपछि ती पुनः छालाको बाहिरी सतहमा निस्कन्छन र शरीरमा यत्रतत्र फैलन्छन या सम्पर्कमा आउने अन्य व्यक्तिमा सर्दछन्,
- सामान्यतया: यो रोगको सर्वे अवधि (Incubation period): २ देखि ६ हप्ताको हनुम्भन।

६.४ लक्षण तथा चिह्नहरू

लुतोका सामान्य लक्षणहरू यस प्रकार छन् :

- अत्याधिक छाला चिलाउने; विशेष गरी राति र तातो पानीले नुहाए पछि बढी चिलाउँछ,
- लुतो धेरै जसो काछमा, औलाको कापमा, परुषको अण्डकोष एवम महिलाको योनीको वरिपरि, हत्केला, पैतालामा, काखीमा, कुहिनामा, स्तनको तल्लो भागमा तथा काँधमा हुने गर्दछ,
- मसिना बिबिरा तथा चाला हुने गर्दछ, साथै सङ्क्रमणको कारणले पाक्ने र पानी बर्ने समस्याहनुम्भन।

६.५ उपचार


- बिरामी र उस्को सम्पर्कमा आएका सम्पूर्ण सदस्यहरूलाई उपचार गर्नु पर्छ। यदि सङ्क्रमितव्यक्ति समूहमा जस्तै: व्यारेक, होस्टलमा बस्ने गरेको छ भने सबै जनालाई उपचार गर्नु पर्दछ,
- १% गामा बेन्जिन हेग्जाक्लोराइड (Gama BenzeneHexachloride) घाँटी मुनी शरीरभरि लगाउनपर्दछ। ३ दिनपछि र १ हप्तापछि पुनः लगाउनु पर्दछ,
- लुतोको वैकल्पिक उपचार: ५ प्रतिशत पर्माथ्रिन क्रीम प्रयोग गर्न सकिन्छ, पर्माथ्रिन क्रीम (Permethrin-5Ü cream) बयस्कमा घाँटीमुनि शरीरभरि लगाउनु पर्दछ, ३दिनपछि र १ हप्ता पछि पुनः लगाउनु पर्दछ। गर्भवती र बच्चाहरूमा पर्माथ्रिन क्रीम मात्र सरुक्षित हनुम्भन।

- कुनै कुनै विरामीमा २५ प्रतिशत बेनजाइल बेनजोनेट लोशन अथवा १० प्रतिशत सल्फर मलमको प्रयोग पनि गरिन्छ।

रोकथाम

- व्यक्तिगत सरसफाईमा ध्यान दिनु अति आवश्यक हनुम्ह जस्तैः दिनहँ साबुनपानीले मिचिमिचि नुहाउने, अरुले प्रयोग गरेको लुगाफाटा तथा विस्तारा प्रयोग नगर्ने,
- सवैलुगा फाटा तथा विस्तारा धुने वा पानीमा उमाली घाममा सुकाउने,
- स्वास्थ्य शिक्षा र सञ्चार यसबाट बच्ने उपाय बारेमा सवैलाई जानकारी दिनुपिनुर्छ ।

कपिलवस्तु नगरपालिका को ३ बर्षको लुतोको विरामीको अवस्था



स्रोत :DHIS2

विगत तीन बर्षको तथ्यांकका आधारमा हेदा लुतोका विरामीहरूको संख्या प्रदेश, जिल्ला र कपिलवस्तु नगरपालिकामा क्रमशः घटदो क्रममा रहेको पाइन्छ । लुम्बिनी प्रदेशको अवस्था हेदा आ.व. २०७६/०७९ = १०९४७८ जना, आ.व. २०७९/०८० = ९८६३२ जना, आ.व. २०८०/०८१ = ८७८३६ जना रहेको देखिन्छ । त्यसै गरी कपिलवस्तु जिल्लाको अवस्था हेदा आ.व. २०७६/०७९ = २००६६ जना, आ.व. २०७९/०८० = १६८८८ जना, आ.व. २०८०/०८१ = १५०३६ जना रहेको देखिन्छ भने कपिलवस्तु नगरपालिकाको अवस्था हेदा आ.व. २०७६/०७९ = २४४९ जना, आ.व. २०७९/०८० = २१०२ जना, आ.व. २०८०/०८१ = १७९४ जना रहेको तथ्यांकमा देखिन्छ ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संस्थाहरुबाट तीन बर्षमा रिपोर्ट गरिएका लुतोका विरामीहरुको स्वास्थ्य संस्था अनुसारको विवरण

संकेत	वार्ड नं	स्वास्थ्य चौकी	२०७९/०७९	२०७९/०८०	२०८०/०८१
ओ.पि.डी.मा आउने लुतोका विरामीहरुको संख्या	१	आधारभूत स्वा. से. केन्द्र १	२३	१५	२७
	२	आधारभूत स्वा. से. केन्द्र २	२५३	३७०	२५०
	३	आधारभूत स्वा. से. केन्द्र ३	११५	१२४	१०४
	४	आधारभूत स्वा. से. केन्द्र ४	२६३	१४०	१२७
	५	गोटिहवा स्वास्थ्य चौकी	७०	७५	९२
	६	तिलौराकोट स्वास्थ्य चौकी	२५९	११२	१४६
	७	धरमपनिया स्वास्थ्य चौकी	१५३	१७६	१९१
	८	दोहनी स्वास्थ्य चौकी	४१४	२२१	२१६
	९	निलिहवा स्वास्थ्य चौकी	२७०	१९६	२१५
	१०	आधारभूत स्वा. से. केन्द्र १०	९५	१०६	९२
	११	जहदी स्वास्थ्य चौकी	३६५	३९२	२२२
	१२	सौरहा स्वास्थ्य चौकी	१६९	१७५	११२
जम्मा			२४४९	२१०२	१७९४

स्रोत: कपिलवस्तु नगरपालिका, स्वास्थ्य शाखा, **DHIS2**

